

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

## २०७९ कात्तिक महिनादेखि पुससम्म सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



नेपाल सरकार  
गृह मन्त्रालय

# जिल्ला प्रशासन कार्यालय

मकवानपुर



## विषय सूची

१. कार्यालयको प्रकृति र स्वरूप .....	1
२. कार्यालयको काम, कर्तव्य र अधिकार.....	1
३. कर्मचारी विवरण .....	2
४. कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि .....	3
५. सेवा प्रदान गर्ने फाँट र जिम्मेवार कर्मचारीहरू.....	10
६. निवेदन, उजुरी उपर निर्णय गर्ने अधिकारी.....	10
७. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	10
८. सम्पादन गरेको कामको विवरण .....	11
९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद.....	15
१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची (मुख्य-मुख्य) .....	15
११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण .....	17
१२. तोकिए बमोजिमका अन्य विवरण.....	18
१३. सार्वजनिक निकायको वेबसाइट .....	18
१४. वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण.....	18
१५. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन .....	18
१६. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली.....	18
१७. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको.....	18
१८. सार्वजनिक निकायमा सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण.....	18

  
राजेंद्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय, मकवानपुर



राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



नेत्र प्रसाद शर्मा  
सहायक प्रमुख जिल्ला अधिकारी



गुणराज प्रसाद न्यौपाने  
प्रशासकीय अधिकृत



सरोज प्रसाद पौडेल  
प्रशासकीय अधिकृत



आशा बहादुर थिङ लामा  
प्रशासकीय अधिकृत



## १. कार्यालयको प्रकृति र स्वरूप

### परिचय

जिल्लाको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम वि.सं. २०२८ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन भए अनुरूप प्रत्येक जिल्लामा एक प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भएको हो । स्थानीय प्रशासन ऐन, २०२८ प्रारम्भ भएपछि प्र.जि.अ. को काम कर्तव्य र अधिकार कानुनी रूपमा व्यवस्थित गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु स्थानीय प्रशासनको मुख्य उद्देश्य हो । जिल्ला प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न मातहतका कारागार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला स्थित विभिन्न कार्यालयहरु क्रियाशील रहेका छन् ।

### दृष्टिकोण

नेपालको संविधान तथा प्रचलित कानूनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारको प्रत्याभूति गराउने लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो ।

### लक्ष्य

जिल्लामा शान्ति सुव्यवस्था कायम गरी सुशासन कायम गर्नु यस कार्यालयको लक्ष्य रहेको छ ।

### उद्देश्य

जिल्लामा शान्ति सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु यस कार्यालयको मूलभूत उद्देश्य हो ।

## २. कार्यालयको काम, कर्तव्य र अधिकार

- आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
- जिल्लामा शान्ति सुरक्षा कायम राख्ने;
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण;
- विस्फोटक पदार्थ सिफारिस र नियमन;
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
- गैरसरकारी संघ संस्था दर्ता, नवीकरण र नियमन;


  
राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



- स्थानीय प्रशासनको सञ्चालन;
- नागरिकता वितरण;
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
- भ्रष्टाचार नियन्त्रण;
- कार्यालय निरीक्षण तथा अनुगमन;
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
- चिठ्ठा, जुवा आदिको नियन्त्रण;
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
- विपद् व्यवस्थापन;
- जिल्ला स्तरमा सार्वजनिक उत्सव;
- मुआब्जा निर्धारण तथा वितरण;
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
- राहदानी वितरण;
- लागू औषध नियन्त्रण र प्रशासन;
- जिल्ला स्थित कारागारको व्यवस्थापन;
- जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण;
- नाता प्रमाणित;
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय, सूचना सङ्कलन र विश्लेषण;
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा समन्वय र सहजीकरण ।

### ३. कर्मचारी विवरण

▪ स्वीकृत कर्मचारी दरबन्दी संख्या	३४ जना
▪ स्थायी कर्मचारी दरबन्दी संख्या	२८ जना
▪ करार सेवा कर्मचारी	६ जना
▪ जम्मा कर्मचारी संख्या	३४ जना

  
राजेंद्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



४. कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सि.नं.	सेवा सुविधाको विवरण	आवश्यक पर्ने कागजात/प्रमाणहरू	सेवा प्राप्त गर्न लाग्ने		जिम्मेवार कर्मचारी, शाखा/इकाई	गुनासो सुन्ने अधिकारी
			समय	शुल्क		
१	नागरिकता					
१.१	बंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र	<ul style="list-style-type: none"> <li>अनुसूची १ फारममा स्थानीय तहको सिफारिश</li> <li>बाबुको ना.प्र.प., सो नभए आमा, दाजु वा बंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. फोटोकपी । सो पनि नभए बंशज खुल्ने अन्य प्रमाण र सनाखत ।</li> <li>विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत</li> <li>जन्म मिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र ।</li> <li>बसाईसराई गरी आउनेहरूको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र ।</li> <li>फोटो २ प्रति (प्रष्ट दुबै कान देखिएको लिथार नढाकेको)</li> </ul>	प्रमाण पुगेको खण्डमा सोही दिन	रु. १०१- को टीकट	सम्बन्धित फाँटको फाँट प्रमुख	प्र.जि.अ./ स.प्र.जि.अ.
१.२	बैबाहिक अंगिकृत नागरिकता	<ul style="list-style-type: none"> <li>अनुसूची ३ फारममा स्थानीय तहको सिफारिश</li> <li>पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाण पत्र</li> <li>विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण</li> <li>पतिको सनाखत, पति नभए नजिकका नातेदारसँग नाता प्रमाणित र सनाखत</li> <li>फोटो ३ प्रति</li> </ul>	निवेदन दर्ता गरेको भोलिपल्ट	" "	" "	" "
१.३	कर्मचारी परिवारको नाताले ना.प्र.प. लिँदा (सरकारी, संस्थान, र सामुदायिक विद्यालय)	<ul style="list-style-type: none"> <li>कर्मचारी भएको प्रमाण</li> <li>स्थानीय तहको सिफारिश सहितको अनुसूची फारम</li> <li>सम्बन्धित कार्यालयको सिफारिश पत्र</li> <li>फोटो २ प्रति</li> <li>पिता वा पतिको ना.प्र.प. सहित सनाखत</li> </ul>	सोही दिन	" "	" "	" "

राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी





			राहदानी प्राप्त हुने ।	फरक दस्तुर लाग्छ ।		
३	नावालयक परिचय पत्र	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• स्थानीय तहको फोटो प्रमाणित सहित सिफारिश</li> <li>• पिता/आमाको ना.प्र.प.</li> <li>• नाता प्रमाणित</li> <li>• जन्मदर्ता प्रमाण पत्र (विदेशमा जन्म भएको भए सोको सक्कलै प्रमाण)</li> <li>• एस्.एल्.सी. वा कक्षा १० उत्तिर्ण भएकोमा शैक्षिक योग्यताको प्रमाण पत्र</li> <li>• फोटो ३ प्रति</li> </ul>	" "	रु. १०१- को टीकट	" "	" "
४	नाता प्रमाणित	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• स्थानीय तहबाट भएको नाता प्रमाणित सहितको सिफारिश</li> <li>• नाता खुल्ने ना.प्र.प.</li> <li>• फोटो ३ प्रति</li> </ul>	" "	" "	" "	" "
५	शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, थर, उमेर आदि सच्याउन	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• शैक्षिक संस्था/स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश</li> <li>• एस्.एल्.सी. वा सो सरहको शैक्षिक योग्यता प्रमाण पत्र र ना.प्र.प.</li> <li>• शैक्षिक योग्यताको प्रमाण पत्र पाएको मितिले ६ महिना भित्रै निवेदन दिनुपर्ने</li> <li>• फोटो २ प्रति</li> </ul>	" "	" "	" "	" "

पुस्तक विभागा  
शिक्षा प्रशासन  
काठमाडौं



६	संस्था दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> <li>• ३ प्रति विधान (शुद्धसंग टाइप भएको हुनुपर्ने)</li> <li>• तोकिएको ढाँचामा निवेदन</li> <li>• संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णय</li> <li>• स्थानीय तहको सिफारिश</li> <li>• तदर्थ समितिका पदाधिकारीहरूको ना.प्र.प. प्रतिलिपि र १/१ प्रति फोटो सहितको व्यक्तिगत विवरण</li> <li>• प्रहरी प्रतिवेदन</li> </ul>	"	रु. १,०००/-	"	"
७	संस्था नवीकरण	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• कर क्लियरेन्स पत्र</li> <li>• लेखापरीक्षकको प्र.प. सक्कल</li> <li>• जि.स.स. को सिफारिश</li> <li>• लेखा परीक्षण र वार्षिक प्रगति प्रतिवेदन</li> <li>• पदाधिकारीहरूको फोटो सहितको व्यक्तिगत विवरण</li> <li>• संस्था दर्ता सक्कल प्रमाण पत्र</li> </ul>	प्रक्रिया पूरा भएपछि	नियमावलीमा तोकिए बमोजिम	"	"
८	पत्रपत्रिका दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> <li>• तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो</li> <li>• प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय फोटोकपीहरू र संचालकहरूको ना.प्र.प. को फोटोकपी</li> <li>• सम्पादकको ना.प्र.प. को फोटोकपी</li> <li>• सम्पादकको शैक्षिक योग्यताको (एस्.एल्.सी. देखि स्नाताकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिज्जल सर्टिफिकेटका फोटोकपीहरू वा एस्.एल्.सी. उत्तिर्ण गरी पत्रकारीतामा १० वर्ष कार्य गरेको, सूचना विभागको प्रमाण पत्र समेतका प्रमाणपत्रको फोटोकपीहरू</li> <li>• सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा कागज</li> <li>• स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश</li> <li>• छापाखानाबाट जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति</li> </ul>	प्रमाण पुगेपछि सोही दिन	दैनिक पत्रिका रु. १,०००/-, अर्धसाप्ताहिक पत्रिका रु. ७००/-, साप्ताहिक पत्रिका रु. ५००/-, पाक्षिक पत्रिका रु. ३००/- तथा मासिक र अन्य पत्रिका रु. २००/-	"	"


राज्यपालको कार्यालय  
 काठमाडौं  
 २०७३





११	पारिवारिक पेन्शन केश प्रमाणित	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>पेन्शनर र पत्नीबीच नाता प्रमाणित</li> <li>पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र</li> <li>जो जसको पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र.प. फोटोकपी</li> <li>पति मृत्यु भैसकेकोमा मृत्यु दर्ता प्रमाण पत्र</li> <li>पेन्शन पट्टा, डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण</li> <li>सपथ पत्र तथा फोटो २/२ प्रति</li> </ul>	" "	रु. १०१- को टीकट	" "	" "
१२	रहल पहल पाउने सिफारिश	<ul style="list-style-type: none"> <li>निवेदन</li> <li>शेषपछि पाउने हकदार भएको प्रमाणित कागजात सहितको स्थानीय तहको सिफारिश</li> <li>धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा</li> <li>मृतक/पेन्शनर र निवेदकबीच नाता प्रमाणित</li> <li>मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी</li> <li>निवेदकको ना.प्र.प. को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी</li> </ul>	" "	रु. १०१- को टीकट	" "	" "
१३	हातहतियार इजाजत	<ul style="list-style-type: none"> <li>ना.प्र. फोटोकपी र निवेदन</li> <li>स्थानीय तहको सिफारिस</li> <li>प्रहरी प्रतिवेदन</li> <li>चिकित्सकबाट निरोगिताको प्रमाण पत्र</li> </ul>	प्रमाण पुगेको भोलिपल्ट	नियमावलीमा व्यवस्था भए अनुसार	" "	" "
१३.१	हातहतियार नामसारी	<ul style="list-style-type: none"> <li>निवेदन, ना.प्र.प. फोटोकपी, इजाजत पत्र र दुईबीचको कागजात, प्रहरी प्रतिवेदन</li> </ul>	प्रमाण पुगेको भोलिपल्ट	रु. १०१- को टीकट	" "	" "
१३.२	हातहतियार नवीकरण	<ul style="list-style-type: none"> <li>सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र</li> </ul>	निवेदन परेकै दिन	नियमावलीमा व्यवस्था भए अनुसार	" "	" "
१४	शान्ति सुरक्षाको निवेदन	<ul style="list-style-type: none"> <li>व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण</li> </ul>	सोही दिन बाट प्रकृया आरम्भ	रु. १०१- को टीकट	" "	" "

रजिस्ट्रार पाण्डे  
प्रमुख जिल्ला अधिकारी



क्र.सं.	व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण	सही दिन	" "	" "	" "
१६	जनसरोकारका गुनासो वा ठाडो उजुरी	" "	" "	" "	" "
१७	भ्रष्टाचार, अख्तियार दुरुपयोग सम्बन्धी निवेदन	" "	" "	" "	" "
१६	विपद् सम्बन्धी राहतको लागि निवेदन	" "	" "	लेखापाल	" "

### कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिबद्धता

- कार्यालयबाट सेवा प्रवाह गर्दा प्रचलित कानून, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।
- सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रिकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
- कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
- सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको बोध, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहका प्रमुख आधार हुनेछन् ।

सुशासन  
कार्यालयबाट  
सेवा प्रवाह  
पाउने



५. सेवा प्रदान गर्ने फाँट र जिम्मेवार कर्मचारीहरू

सि.नं.	फाँट	कर्मचारीको नाम	पद
१.	प्रशासन	सहदेव आचार्य	नायब सुब्बा
		मदनकुमार श्रेष्ठ	नायब सुब्बा
		जोनुकला लामा	कार्यालय सहयोगी
२.	कसूरजन्य सम्पत्ति व्यवस्थापन शाखा	उद्धव प्रसाद दाहाल	नायब सुब्बा
३.	लेखा	दिपक गजुरेल	लेखापाल
४.	मुद्दा	रामचन्द्र सापकोटा	नायब सुब्बा
		मुना बर्तौला	खरिदार
५.	नागरिकता नयाँ	अश्विन कुमार अर्याल	नायब सुब्बा
		टिकु श्रेष्ठ	नायब सुब्बा
		अन्जिता थापा मगर	कम्प्युटर अपरेटर
		अवतार स्याङतान	कार्यालय सहयोगी
६.	नागरिकता प्रतिलिपि	शर्मिला नेपाल	नायब सुब्बा
		निर्मल मग्राती	नायब सुब्बा
		सुभेक्षा अधिकारी	खरिदार
		अर्चना थिङ	कार्यालय सहयोगी
७.	राहदानी	विनोद अर्याल	नायब सुब्बा
		गणेश नेपाली	नायब सुब्बा
		संजित कुमार यादव	कम्प्युटर अपरेटर
८.	जिन्सी शाखा, दर्ता/चलानी	सुरेश वाईवा	खरिदार
		बिनोद काप्ले	कार्यालय सहयोगी
		सुन्दर वाग्ले	कार्यालय सहयोगी
९.	विपद् व्यवस्थापन शाखा	महेश कुमार अर्याल	नायब सुब्बा
१०.	संघ संस्था/पत्र पत्रिका दर्ता	रविन्द्र कुमार श्रेष्ठ	नायब सुब्बा
११.	सूचना प्रविधि	अमितकुमार कर्ण	कम्प्युटर अपरेटर
१२.	राष्ट्रिय परिचयपत्र	सगुन पुडासैनी	कम्प्युटर अपरेटर
		आशिष पौडेल	कम्प्युटर अपरेटर

६. निवेदन, उजुरी उपर निर्णय गर्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डे

७. निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डे

राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



द. सम्पादन गरेको कामको विवरण

२०७९ कात्तिकदेखि पुस महिनासम्मको प्रगति विवरण

क्र.सं.	विवरण	इकाई	परिमाण	कैफियत
१	नागरिकता वितरण (नयाँ)	वटा	३७४९ (पुरुष- १७७५, महिला- १९७४)	बैबाहिक अंगिकृत ३ समेत
२	नागरिकता प्रतिलिपि	वटा	३३६०	
३	पुरानो नागरिकता कम्प्युटर प्रविष्टी	वटा	-	
४	राहदानी सिफारिस	वटा	४५५७	
५	अन्य विभिन्न सिफारिसहरु	वटा	३६७	
६	राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन	वटा	७१८० (पुरुष- ४३१७, महिला- २८६३)	
७	मुद्दा दर्ता	वटा	२९	
८	मुद्दा फैसला	वटा	२३	
९	विभिन्न उजुरी दर्ता र कारवाही	वटा	१६	
१०	नाबालक परिचय पत्र वितरण	वटा	७८	
११	कार्यालय अनुगमन	वटा	१	हेटौडा अस्पताल
१२	बजार अनुगमन	पटक	७	विभिन्न खाद्य तथा किराना पसलहरु, खाद्य उद्योग, बेकरी उद्योग, पोल्ट्री फर्म, दाना पसल आदि ।
१३	पत्रपत्रिका दर्ता	वटा	-	
१४	संघ/संस्था दर्ता	वटा	११	
१५	संघ/संस्था नविकरण	वटा	९१	
१६	कार्यालयबाट प्रवाह गरेको सूचना	वटा	८	स्वतः प्रकाशन
१७	क्षतिपूर्ति, राहत तथा प्रोत्साहन वितरण			
	वैदेशिक रोजगारी क्षतिपूर्ति	जना	३	रु.७,८१,१३३।७४
	विपद् राहत	जना	१६	रु.१९,२३,०००/-
	सवारी दुर्घटनाबाट पीडितलाई क्षतिपूर्ति	जना	७	रु.३३,००,०००/-
	द्वन्द्व पीडितलाई दिएको राहत रकम	जना	९	रु.२५८१,७५०/-
१८	राजस्व संकलन	रकम	रु.२,५३,६८,९००/-	
१९	बजेट खर्च	रकम	चालु: रु.७७,६८,६२२।४० पूँजीगत: रु.३२,१४,२७०/-	

*(Signature)*  
राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



## महत्वपूर्ण कार्यहरू

### प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न

- जिल्लाभित्र स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सम्पन्न गरिएको ।

### शान्ति सुरक्षा र अमनचयन

- जिल्लामा शान्ति सुरक्षा विश्वसनीय र भरपर्दो तुल्याई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरूपमा मिलाइएको ।
- गुण्डागर्दी, संगठित अपराध, जबरजस्ती असुली लगायतका अपराधलाई नियन्त्रण गरिएको ।

### सेवा प्रवाह

- बंशजको आधारमा नयाँ नागरिकता ३७४६ (पुरुष: १७७५, महिला: १९७१), बैबाहिक अंगिकृत नागरिकता ३ र प्रितिलिपि नागरिकता ३३६० वटा वितरण गरिएको ।
- विद्युतीय राहदानीको लागि ४५५७ (साधारण) वटा फारम सिफारिस गरी राहदानी विभागमा पठाइएको ।
- संस्था दर्ता ११ तथा संस्था नवीकरण ९१ वटा गरिएको ।
- ७८ वटा नालबालक परिचयपत्र जारी गरिएको ।
- विविध सिफारिसहरू ३६७ वटा गरिएको ।
- २९ वटा मुद्दा दर्ता भएकोमा २३ वटा मुद्दा फछ्यौट गरिएको । १६ वटा विभिन्न उजुरी दर्ता र कारबाही गरिएको ।

### कार्यालय व्यवस्थापन

- संवत् २०७८ साल पौष ४ गतेदेखि कार्यालयबाट विद्युतीय राहदानी सम्बन्धी कार्य प्रारम्भ गरिएकोमा कार्यालयको क्षमता अनुसार हाल दैनिक १२० भन्दा बढी जनाको Biometric लिने व्यवस्था मिलाइएको ।
- असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई प्राथमिकताकासाथ छिटो भन्दा छिटो सेवा उपलब्ध गराउन नागरिक सहायता कक्ष स्थापना गरिएकोमा सोमार्फत सेवा प्रदान गरिँदै आइएको ।
- कार्यालयको अभिलेख व्यवस्थापनलाई प्रभावकारी तुल्याइएको ।

### सूचनाको हक


- प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई सुनिश्चित गरिएको ।
- कार्यालयबाट भए गरेका गतिविधिहरू नियमितरूपमा कार्यालयको वेबसाईट तथा फेसबुक पेज मार्फत सार्वजनिक गरिएको ।
- ८ वटा विविध सूचनाहरू कार्यालयको वेबसाईट तथा फेसबुक पेजमार्फत स्वतः प्रकाशन गरिएको ।

### भौतिक पूर्वाधार निर्माण

- जिल्लामा हुने विभिन्न विकास निर्माणका कार्यहरूमा समन्वय तथा सहजीकरण गरिएको ।

### बजार व्यवस्थापन/अनुगमन


- बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख सरोकारवालाहरूसँग नियमित समन्वय गरिएको ।
- औद्योगिक क्षेत्र, बजार, वित्तिय संस्था, सुनचाँदी पसल लगायत आर्थिक कारोबार हुने स्थानहरूमा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको ।

  
राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



- बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्य वृद्धि जस्ता क्रियाकलापलाई नियन्त्रण गरिएको र कानून विपरितका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याइएको ।
- राजमार्ग छेउछाउका होटलहरूको नियमित अनुगमन गरी दूषित खाद्य पदार्थको विक्री वितरण एवं अधिक मूल्य लिने कार्यलाई नियन्त्रण गरिएको ।
- बजार अनुगमनको विस्तृत विवरण

क्र.सं.	अनुगमन गरिएको विवरण	अनुगमन मिति	अवस्था, कारवाही तथा निर्देशनको विवरण
१.	चुरियामाई बेकरी, हेटौडा-९	२०७९-०७-०१	-
२.	भुटनदेवी बेकरी, हेटौडा-७	२०७९-०७-०१	-
३.	सुप्रिया बेकरि, हेटौडा-२	२०७९-०७-०१	-
४.	एपेक्स मसला उद्योग, हेटौडा-२	२०७९-०७-०१	-
५.	नेपाल वनस्पति घिउ उद्योग, हेटौडा-८	२०७९-०७-०१	-
६.	श्री कृष्ण प्याकेजिङ, हेटौडा-४	२०७९-०७-०१	-
७.	दक्षिणकाली बेकरी, हेटौडा-५	२०७९-०७-०१	-
८.	न्यू पौडेल बेकरी, हेटौडा-५	२०७९-०७-०१	-
९.	पौडेल पाउरोटी, हेटौडा-४	२०७९-०७-०१	-
१०.	पौडेल बेकरी, हेटौडा-४	२०७९-०७-०१	-
११.	बिजया राइस मिल, हेटौडा-२	२०७९-०७-०१	-
१२.	युरेसियन फुड्स प्रालि, हेटौडा-८	२०७९-०७-०१	-
१३.	सितल बेकरी, हेटौडा-१६	२०७९-०७-०१	-
१४.	साथी मार्थ, हेटौडा-८, कमाने	२०७९-०७-०३	-
१५.	गौतम किराना पसल एण्ड कोल्ड स्टोर, हेटौडा-८, कमाने	२०७९-०७-०३	-
१६.	इन्ट्रेणि डिपार्टमेन्टल स्टोर, हेटौडा-८, कमाने	२०७९-०७-०३	-
१७.	सिता ट्रेडर्स, हेटौडा-२	२०७९-०७-०४	- सिता ट्रेडर्स, हेटौडा-२ ले खरिद बिल देखाउन नसकेको, म्याद गुज्रेका सामान राखेको र सरसफाई नगरेकोले रु.१०,०००/- जरिवाना गरिएको ।
१८.	ब्याहत किराना पसल, हेटौडा-२	२०७९-०७-०४	- व्याहत किराना स्टोर्स, हेटौडा-२ ले म्याद गुज्रेका सामान राखेको, सरसफाई

  
**राजेन्द्रदेव पाण्डे**  
 प्रमुख जिल्ला अधिकारी



			नगरेको र चामलको बोरोमा लेबल नलगाई बेचबिखन गरेकोले रु.१०,०००/- जरिवाना गरिएको ।
१९.	दिदि बहिनी कोल्ड स्टोर्स, हेटौडा-२	२०७९-०७-०४	-
२०.	ओम सुबराम इन्टरप्राइजेज, हेटौडा-२	२०७९-०७-०४	-
२१.	बिएस खत्रि पोल्ट्री फार्म, हेटौडा-७	२०७९-०७-२८	-
२२.	नागस्वति चाउमिन, हेटौडा-७	२०७९-०७-२८	-
२३.	मेदिनी एग्रो प्रालि, हेटौडा-८	२०७९-०७-२८	-
२४.	मकवानपुर मैदा प्रालि, हेटौडा-८	२०७९-०७-२८	-
२५.	कविता डेरी, हेटौडा-६	२०७९-०७-२८	-
२६.	भ्यालि पेलेट, हेटौडा-८	२०७९-०८-१३	-
२७.	पवित्रा डेरी, हेटौडा-१०	२०७९-०८-१३	-
२८.	प्रकृति बेकरी, मनहरी-९	२०७९-०८-१५	-
२९.	सम्झना सप्लायर्स, मनहरी-७	२०७९-०८-२६	- सम्झना सप्लायर्स, मनहरी-७ ले म्याद गुज्रेका सामान राखेको, सरसफाई नगरेको र चामलको बोरा तथा दानाको बोरोमा लेबल नलगाई बेचबिखन गरेकोले रु.२५,०००/- जरिवाना गरिएको ।
३०.	समर एण्ड अमिता किराना पसल, मनहरी-७	२०७९-०८-२६	-
३१.	सुवेदी किराना पसल, मनहरी-७	२०७९-०८-२६	- सुवेदी किराना स्टोर्स, मनहरी-७ ले म्याद गुज्रेका सामान राखेको, सरसफाई नगरेको र चामलको बोरोमा लेबल नलगाई बेचबिखन गरेकोले रु.२५,०००/- जरिवाना गरिएको ।
३२.	संयुक्त बजार अनुगमन समितिबाट बागमती गाउँपालिकाका विभिन्न वडामा रहेका उद्योग, खाद्यान्न, किराना गरी जम्मा १७ वटा पसल/व्यवसायको अनुगमन गरिएको ।	२०७९-०९-०१	- बागमती गाउँपालिका वडा नं. ६ स्थित सेवा एग्रोले औषधी व्यवस्थापनको अनुमति पत्र नलिई फर्म सञ्चालन गरेको पाइएकोले रु.१५,०००/- जरिवाना गरिएको । - बागमती गाउँपालिका वडा नं. ६ स्थित वि एन एग्रोले औषधी व्यवस्थापनको अनुमति पत्र नलिई फर्म सञ्चालन गरेको पाइएकोले रु.२५,०००/- जरिवाना गरिएको ।

राजेन्द्रदेव पाण्डे  
प्रमुख, जिल्ला अधिकारी



			<ul style="list-style-type: none"><li>- बागमती गाउँपालिका वडा नं. ६ स्थित सन्चन मेडिकल स्टोर्सले बिना फर्मासिट र बिना दर्ता क्लिनिक सञ्चालन गरेको पाइएकोले रु.१,००,०००/- जरिवाना गरिएको ।</li><li>- बागमती गाउँपालिका वडा नं. ६ स्थित घलाना किराना स्टोर्सले म्याद गुज्रेका सामान राखेको, सरसफाई नगरेकोले रु.१०,०००/- जरिवाना गरिएको ।</li><li>-</li><li>-</li></ul>
--	--	--	--

### विपद् व्यवस्थापन

- जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) को बैठक १ पटक सञ्चालन गरिएको ।
- जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOC) चलायमान बनाउने सम्बन्धमा स्थानीय तह एवं सरोकारवाला निकायहरूसँग १ पटक समन्वय बैठक बसेको ।
- जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकायहरूसँग समन्वय बैठक बसेको ।
- जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।
- मनसुन जोखिम न्यूनीकरण कार्ययोजना, २०७९ (अध्यावधिक) स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।
- सबै स्थानीय तह समेटिने गरी उपलब्ध Equipment सहितको QRT/IRT को परिचालन गरिएको ।
- विपद् भएको समयमा उद्धार र राहत तत्काल उपलब्ध गराइएको । विपद्बाट प्रभावित १६ जनालाई रु.१९,२३,०००/- राहत रकम उपलब्ध गराईएको ।


### ९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद

१. कार्यालय प्रमुख - प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डे

२. सूचना अधिकारी - सहायक प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्मा

### १०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची (मुख्य-मुख्य)

- नेपालको संविधान
- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- नेपाल नागरिकता नियमावली, २०६३
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
- संस्था दर्ता ऐन, २०३४
- मुलुकी अपराध संहिता, २०७४
- फौजदारी कार्यविधि संहिता, २०७४
- कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२

  
राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



- छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- राहदानी ऐन, २०२४
- राहदानी निर्देशिका, २०६७
- राहदानी निर्देशिका (पहिलो संशोधन), २०७१
- राहदानी नियमावली (तेस्रो संशोधन), २०७२
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५
- विष्फोटक पदार्थ ऐन, २०१८
- लागू औषध (नियन्त्रण) ऐन, २०३३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०६७

  
राजेंद्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

खर्च/वित्तीय संकेत नं.	बजेट शिर्षक	अन्तिम बजेट	साउन-असोज महिना सम्मको खर्च	कात्तिक-पुस महिना सम्मको खर्च
२११११	पारिश्रमिक कर्मचारी	१२५१९०००.००	४८१८१५२.६०	३७८२४२८.४०
२११२१	पोशाक	२४००००.००	०.००	०.००
२११३२	महंगी भत्ता	५७६०००.००	१६००००.००	१५७०००.००
२११३४	कर्मचारीको बैठक भत्ता	८००००.००	०.००	३३४५०.००
२११३९	अन्य भत्ता	४५२०००.००	२०००.००	१८४४८३.००
२१२१२	योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१५०००.००	०.००	०.००
२१२१३	योगदानमा आधारित बीमा खर्च	११६०००.००	२९६००.००	३००००.००
२२१११	पानी तथा विजुली	३६००००.००	९१९०.००	३३३३००.००
२२११२	सञ्चार महशुल	३०३०००.००	३२०००.००	३५०८५.००
२२२१२	इन्धन (कार्यालय प्रयोजन)	६८३०००.००	५९५०६.००	३५८८५३.००
२२२१३	सवारी साधन मर्मत खर्च	७१५०००.००	२५२१५९.००	१०८२६१.००
२२२१४	बीमा तथा नवीकरण खर्च	२०७०००.००	०.००	३२२८७.००
२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१५७०००.००	३९३५०.००	४७४३०.००
२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१२६०००.००	२६२९०.००	८७९४१.००
२२३११	मसलन्द तथा कार्यालय सामग्री	७४५०००.००	२०६०८०.००	३१७०५३.००
२२३१४	इन्धन अन्य प्रयोजन	६००००.००	३७५०.००	०.००
२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	९००००.००	०.००	४५९४०.००
२२४१९	अन्य सेवा शुल्क	३२७४०००.००	६८७९२०.००	३९४९९६.००
२२५२२	कार्यक्रम खर्च	१६६०००.००	५००००.००	३३९२५.००
२२५२९	विविध कार्यक्रम खर्च	७७४०००.००	०.००	०.००
२२६११	अनुगमन, मूल्यांकन खर्च	५१२०००.००	१०६२००.००	२२३८४०.००
२२६१२	भ्रमण खर्च	१७८०००.००	०.००	०.००
२२७११	विविध खर्च	१५९१०००.००	८७९२०.००	९७१३५०.००
२७१११	सामाजिक सुरक्षा	१४७००००.००	५०००.००	५९१०००.००
	जम्मा	२५४०९०००.००	६५७५११७.६०	७७६८६२२.४०

रजिन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



१२. तोकिए बमोजिमका अन्य विवरण

- नभएको

१३. सार्वजनिक निकायको वेबसाइट

जिल्ला प्रशासन कार्यालयको वेबसाइट [daomakawanpur.moha.gov.np](http://daomakawanpur.moha.gov.np) रहेको छ ।

१४. वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण

- नभएको ।

१५. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

- नभएको

१६. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

- सूचनाको वर्गीकरण गरी जानकारी दिन निर्देशन दिइएको ।

१७. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको

- निवेदन नपरेको

१८. सार्वजनिक निकायमा सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण

- आ-आफ्नो कार्यालयबाट प्रकाशन हुने त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक विवरण मार्फत सूचना प्रकाशन गर्ने गरेको ।

  
राजेन्द्रदेव पाण्डे  
प्रमुख जिल्ला अधिकारी



## जिल्ला प्रशासन कार्यालय

हेटौडा-२, मकवानपुर

फोन नं. : ०५७-५२०४९५, ५२००१२

फ्याक्स : ०५७-५२३८२२

ईमेल : [daomakawanpur@moha.gov.np](mailto:daomakawanpur@moha.gov.np)

वेबसाईट : [daomakawanpur.moha.gov.np](http://daomakawanpur.moha.gov.np)